

अनुसूची १

कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फारामको ढाँचा	
खण्ड क	
विवरण पेश गरेको कार्यालय: गाउँ कार्यपालिकाको कार्यालय, कोटहीमाई गाउँपालिका	
दर्ता नं.	मिति:
कर्मचारीको नाम:	
कर्मचारीको पद, श्रेणी/तह:	
मूल्याङ्कन अवधि:	देखि गतेसम्म
कार्यालयमा काम शुरु गरेको मिति:	
सुपरिवेक्षक समक्ष पेश गरेको मिति:	
सम्पादित कामको विवरण	
मूल्याङ्कन अवधिमा गरेका मुख्य कामहरू	सूचक बमोजिम काम भए/ नभएको
क.	
ख.	
ग.	
घ.	
ड.	
विवरण पेश गर्ने कर्मचारीको दस्तखत:	मिति:
नोट: यो फाराम २/२ प्रति भरी सुपरिवेक्षक समक्ष पेश गर्नुपर्नेछ । एक आर्थिक वर्षमा २ पटक पेश गर्नुपर्नेछ ।	

खण्ड ख			
मूल्याङ्कन			
मूल्याङ्कनका आधार	मूल्याङ्कन अंक		
	सुपरीवेक्षकले प्रदान गर्ने	पुनरावलोकनकर्ताले प्रदान गर्ने	पुनरावलोकन समितिले प्रदान गर्ने
१. विषयवस्तुको ज्ञान तथा सीप			
क. कामसँग सम्बन्धित विषयको आधारभुत जानकारी			
ख. कामसँग सम्बन्धित विषयमा भएका नविनतम विषयको जानकारी			
ग. विषयवस्तु सम्बन्धी सीप			
घ. सीप प्रयोगको क्षमता			

२. अनुशासन, आचरण, शिष्टाचार र आज्ञापालन क. कर्मचारीको लागि तोकिएको पोशाक लगाउने गरेको ख. कर्मचारीले पालना गर्नुपर्ने आचरण पालना गरेको ग. आफू भन्दा माथिल्लो तहका पदाधिकारीले दिएको आज्ञा पालन गरेको घ. अनधिकृतरूपमा सूचना दिने नगरेको			
३. समयपालना र नियमितता क. समयमा कार्यालय उपस्थित भएको ख. बिना जानकारी कार्यालयमा अनुपस्थित हुने नगरेको ग. नियमित रूपमा कार्यालयमा उपस्थित भएको घ. कार्यालयको आवश्यकता अनुसार कार्यालय समयभन्दा अतिरिक्त समय पनि काम गर्ने गरेको			
४. सरोकारवालासँगको व्यवहार क. आफू भन्दा माथिका कर्मचारीहरूसँग गर्ने व्यवहार उपयुक्त रहेको ख. आफू सरह र आफू मातहतका कर्मचारीसँग गर्ने व्यवहार मित्रवत रहेको ग. सेवाग्राहीसँग गर्ने व्यवहार मित्रवत रहेको घ. मुस्कान सहितको व्यवहार गर्ने गरेको			
५. कामसँगको लगाव र नतिजा क. कार्यालयको कामलाई मूल प्राथमिकतामा राख्ने गरेको ख. कार्यालयको गोपनियता भङ्ग गर्ने नगरेको ग. दिईएको काम समयमै सम्पन्न गर्ने गरेको घ. कार्यालयमा आफूसँग रहेका सामानको उचित ढंगले सुरक्षा र संरक्षण			
पूर्णाङ्क	४०(चालिस)	३०(तीस)	३०(तीस)

९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क दिदा खुलाईएको कारण	सुपरिवेक्षकको	पुनरावलोकनकर्ताको		
	दस्तखत	दस्तखत		
	नाम:	नाम:		
	पद:	पद:		
	संकेत नं.	संकेत नं.		
	मिति:	मिति:		
पुनरावलोकन समितिका पदाधिकारीको				
सि.नं.	नाम	पद	संकेत नं	दस्तखत
१.				
२.				
३.				